

# Psa

## Chapter 13

Nepali Interlinear

Reference: Nepali ERV

נָצַח सदाको-लागि <a href="#">H5331</a>	תְּשַׁכְּנֵנִי मलाई-बिर्सनुहुन्छ <a href="#">H7911</a>	יְהוָה हे-परमप्रभु <a href="#">H3068</a>	אֲנָהּ कति-लामो <a href="#">H0575</a>	עֲרָ- कहिलेसम्म <a href="#">H5704</a>	לְדָרוֹד׃ दाऊदको <a href="#">H1732</a>	מִזְמוֹר भजन <a href="#">H4210</a>	לְמִנְצָח संगीत-निर्देशकको-निम्ति <a href="#">H5329</a>	1
			מִמָּוֶט׃ मबाट <a href="#">H6440</a>	פְּנֵיהֶ अनुहार <a href="#">H6440</a>	אֶת־ तपाईंको <a href="#">H0853</a>	תְּסֻדֶּיךָ लुकाउनुहुन्छ <a href="#">H5641</a>	אֲנָהּ कति-लामो <a href="#">H0575</a>	עֲרָ- कहिलेसम्म <a href="#">H5704</a>

हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ? + 13:1 कहिलेसम्म ... तिरस्कार गर्नुहुन्छ अथवा कहिले सम्म तपाईंले आफ्नो अनुहार मदेखी लुकाउनु हुन्छ।

אֲנָהּ कति-लामो <a href="#">H0575</a>	עֲרָ- कहिलेसम्म <a href="#">H5704</a>	יוֹמָם दिनभरि <a href="#">H3119</a>	בְּלִבִּי मेरो-हृदयमा <a href="#">H3824</a>	יָנוּן शोक <a href="#">H3015</a>	בְּנַפְשִׁי मेरो-प्राणमा <a href="#">H5315</a>	עֵצוֹת चिन्ताहरू <a href="#">H6098</a>	אֲשֵׁיךָ राख्नेछु <a href="#">H7896</a>	אֲנָהּ कति-लामो <a href="#">H0575</a>	עֲרָ- कहिलेसम्म <a href="#">H5704</a>	2
							עָלַי׃ ममाथि <a href="#">H0341</a>	אִבִּי मेरो-शत्रु <a href="#">H0341</a>	יְרוֹם उच्च-हुनेछ <a href="#">H0341</a>	

कहिलेसम्म म अन्योलमा पर्छु, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

הַמָּוֶט׃ मृत्युको-निद्रामा <a href="#">H4194</a>	אִשָּׁן सुत्नेछु <a href="#">H3462</a>	פָּן- नत्र <a href="#">H6435</a>	עֵינַי मेरा-आँखाहरू <a href="#">H3119</a>	הָאֵיִרָה उज्यालो-पार्नुहोस् <a href="#">H0215</a>	אֱלֹהֵי मेरा-परमेश्वर <a href="#">H0430</a>	יְהוָה हे-परमप्रभु <a href="#">H3068</a>	עֲגָנִי जवाफ-दिनुहोस् <a href="#">H3068</a>	הַבֵּיטָה हेर्नुहोस् <a href="#">H5027</a>	3
---	--	--	---	--	---	--	---	--	---

हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।

אֲמוֹט׃ म-डम्मगाएँ <a href="#">H4131</a>	כִּי किनकि <a href="#">H3119</a>	יְנִילֵנוּ आनन्दित-हुन् <a href="#">H1523</a>	צָרִי मेरा-वैरीहरू <a href="#">H3119</a>	יְקַלְתֵּנוּ मलाई-पराजित-गरें <a href="#">H3201</a>	אִבִּי मेरो-शत्रुले <a href="#">H0341</a>	יֵאמָר भनोस् <a href="#">H0559</a>	פָּן- नत्र <a href="#">H6435</a>	4
--	--	---	--	---	---	--	--	---

यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटेँ!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।

בִּישׁוּעָתְךָ तपाईंको-उद्धारमा <a href="#">H3444</a>	לִבִּי मेरो-हृदय <a href="#">H3119</a>	יִגַּל आनन्दित-होस् <a href="#">H1523</a>	בְּטַחְתִּי भरोसा-गरें <a href="#">H0982</a>	בְּחֶסְדְּךָ तपाईंको-कृपामा <a href="#">H3068</a>	וְאֲנִי तर-म <a href="#">H0589</a>	5
---	--	---	--	---	--	---

हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

עָלַי׃ ममाथि <a href="#">H1580</a>	גִּמְלָה उहाँले-उपकार-गर्नुभयो <a href="#">H1580</a>	כִּי किनकि <a href="#">H3119</a>	לְיְהוָה परमप्रभुको-निम्ति <a href="#">H3068</a>	אֲשֵׁי־ךָ गाउनेछु <a href="#">H7891</a>	6
--	--	--	--	---	---

म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।